

Psa

Chapter 9

Nepali Interlinear

Reference: Nepali ERV

לְבִי हृदयले	בְּכֹל- सम्पूर्ण	יְהוָה परमप्रभुलाई	אֲדָרָה धन्यवाद-दिन्छु	לְדָרוֹ: दाऊदको	מִזְמוֹר भजन	לְבִין छोराको-निम्ति	עֲלֻמוֹת मुत्-लाब्बेन	לְמִנְצָח संगीत-निर्देशकको-निम्ति	1
	H3605	H3068	H3034	H1732	H4210	H4192	H4192	H5329	
							נִפְלְאוֹתָיָ: तपाईंका-आश्चर्यहरू	כָּל- सबै	אֲסִפְרָה बखान्नेछु
							H6381	H3605	

म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आश्चर्यपूर्ण कुराहरूको विषयमा म भन्नेछु।

עֲלִיּוֹן: सर्वोच्च	שְׁמוֹ तपाईंको-नाम	אֲזַמְרָה गाउनेछु	בָּךְ तपाईंमा	וְאֶעֱלֶזָּה र-आनन्दित-हुनेछु	אֲשִׁמְחָה खुशी-मनाउनेछु	2
	H8034	H2167		H5970	H8055	

सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।

מִפְּנֵי: तपाईंको-उपस्थितिबाट	רְיָאוֹן र-नाश-हुन्छन्	יִכְשְׁלוּ ठीक्किन्छन्	אֶחָד पछाडि	אוֹיְבֵי मेरा-शत्रुहरू	בְּשׁוֹב- फर्किन्दा	3
H6440	H0006	H3782	H0268	H0341	H7725	

मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।

צַדִּיק: धार्मिक	שׁוֹפֵט न्यायकर्ता	לְכֹסֵא सिंहासनमा	יִשָּׁב तपाईं-बस्नुभयो	וּדְיִי र-मेरो-मुद्दा	מִשְׁפָּטֵי मेरो-न्याय	עָשִׂיתָ तपाईंले-गर्नुभयो	כִּי- किनकि	4
H6664	H8199	H3678	H3427	H1779	H4941			

तपाईं साँचो न्यायकर्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।

וְעַד: र-सदासर्वदा	לְעוֹלָם सदाको-लागि	מִתְּדִינִי मेटिदिनुभयो	שְׁמִם तिनीहरूको-नाम	דֹּשָׁע दुष्टलाई	אֲבָרָה नाश-पार्नुभयो	גִּוִּים जातिहरूलाई	נִעְרָה तपाईंले-हकार्नुभयो	5
H5703	H5769		H8034	H7563	H0006		H1605	

तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।

זָכַרְם तिनीहरूको-सम्झना	אָבַד नाश-भयो	נִתְשָׁה तपाईंले-उखेलनुभयो	וְעָרִים र-शहरहरू	לְנֶצַח सदाको-लागि	תְּהָרֹבֹת विनाशहरूमा	תָּמוּן अन्त्य-भयो	וְהָאוֹיֵב शत्रुहरूको	6
H2143	H0006	H5428		H5331	H2723	H8552	H0341	
							הִמָּה: तिनीहरूको	
							H1992	

शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

כִּסְאוֹ: आफ्नो-सिंहासन	לְמִשְׁפָּט न्यायको-निम्ति	כּוֹנֵן स्थापित-गर्नुभयो	יִשָּׁב विराजमान-हुनुहुन्छ	לְעוֹלָם सदाको-लागि	וְיְהוָה तर-परमप्रभु	7
H3678	H4941		H3427	H5769	H3068	

तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।

8	וְהוּא	יִשְׁפֹּט	תַּבֵּל	בְּצֶדֶק	וְדִין	לְאִמִּים	בְּמִשְׁפָּחָם
	र-उहाँले	न्याय-गर्नुहुन्छ	संसारको	धार्मिकतामा	न्याय-गर्नुहुन्छ	जातिहरूको	निष्पक्षतामा
	H1931	H8199	H8398	H6664	H1777	H3816	H4339

परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।

9	וְיִהְיֶה	מְשֻׁבָּב	לְדָרָה	מִשְׁבָּב	לְעֵתוֹת	בְּצָרָה:
	र-हुनेछ	दुर्ग	थिच्चिएकाको-निम्ति	दुर्ग	समयहरूमा	संकटको
	H1961	H3068	H1790		H6256	

धेरै मानिसहरू संकष्टमा फसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

10	וַיִּבְטְחוּ	בָּרָה	יִוֵּדְעֵי	שְׁמֵי	כִּי	לֹא-	עֲזָבֹת	רָשָׁעִי	יְהוָה:
	र-भरोसा-गर्नेछन्	तपाईंमा	चिन्नेहरू	तपाईंको-नाम	किनकि	तपाईंले-त्याग्नभएन	छोड्नुभएन	खोज्नेहरूलाई	हे-परमप्रभु
	H0982	H3045	H8034		H3808	H1875	H3068		

मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंका आँफै भए, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।

11	וְזָמְרוּ	לְיְהוָה	יָשׁוּב	צִיּוֹן	הַגִּידוּ	בְּעַמִּים	עֲלִילוּתוֹ:
	गाउनुहोस्	परमप्रभुको-निम्ति	विराजमान-हुनुहुन्छ	सियोनमा	घोषणा-गर्नुहोस्	जातिहरूबीच	उहाँका-कामहरू
	H2167	H3068	H3427	H6726	H5046	H5949	

तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।

12	כִּי-	דָרַשׁ	דְּמִים	אוֹתָם	זָכַר	לֹא-	שָׁכַח	צַעֲקָת	עֲנִיִּים	עֲנִיִּים:
	किनकि	खोज्ने	रगतको	उनीहरूलाई	सम्झनुहुन्छ	बिर्सनुभएन	बिर्सनुभएन	चित्कार	गरीबहरूको	नग्नहरूको
	H1875	H1818	H0853	H2142	H3808	H7911	H6818	H6041	H6035	

परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

13	הַגִּידוּ	יְהוָה	רָאָה	עֲנִי	מִשְׁנֵאֵי	מְרוֹמֵי	מִשְׁעָרֵי	מִוֹת:
	कृपा-गर्नुहोस्	हे-परमप्रभु	हेर्नुहोस्	मेरो-दुःख	घृणा-गर्नेहरूबाट	उच्च-पार्ने	मृत्युका-ढोकाहरूबाट	मृत्युको
	H3068	H7200	H6040	H8130	H8179	H4194		

मैले परमेश्वरलाई यो प्रार्थना गर्ने, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउनु होस्।

14	לְמַעַן	אֶסְפְּרָה	כָּל-	תְּהִלָּתֵיךָ	בְּשַׁעְרֵי	בַּת-	צִיּוֹן	אֲגִידָה
	ताकि	बखान्न-सक्ँ	सबै	तपाईंका-स्तुतिहरू	सियोनकी-छोरीको-ढोकाहरूमा	छोरी	सियोनको	आनन्दित-होस्
	H4616	H3605	H8416	H1323	H6726	H1523		

בִּישׁוּעָתְךָ:
तपाईंको-उद्धारमा
[H3444](#)

तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”

15	טָבְעוּ	גוֹיִם	בְּשׁוֹחַת	עָשׂוּ	בְּרִשְׁתָּ-	זו	טָמְנוּ	נִלְכְּדָה	רַגְלָם:
	डुबे	जातिहरू	खाल्डीमा	आफूले-बनाएको	जालमा	जुन	लुकाएका-थिए	समातियो	तिनीहरूको-खुट्टा
	H2883	H7845	H2098	H7568	H2934	H3920	H7272		

ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

16	וְנוֹרַע	יְהוָה	מִשְׁפָּט	עָשָׂה	בְּפִעֵל	כְּפִי	נִקְּשׂ	רָשָׁע	הַגִּידוּ
	चिनिन्छ	परमप्रभुले	न्याय	गर्नुभयो	आफ्नै-हातको-कामद्वारा	आफ्नै-हातहरूद्वारा	फन्दामा-पर्यो	दुष्ट	ध्यान
	H3045	H4941	H3068	H6467	H5367	H3709	H7563	H1902	

סֵלָה:
सेला
[H5542](#)

परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

יְשׁוּבוּ	רָשָׁעִים	לְשָׂאוֹלָהּ	כָּל-	גּוֹיִם	שְׂכָרֵי	אֱלֹהִים:
फर्किन्छन्	दुष्टहरू	पातालमा	सबै	जातिहरू	बिर्सनेहरू	परमेश्वरलाई
H7725	H7563	H7585	H3605	H7913	H0430	

मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।

כִּי	לֹא	לְנַצַּח	יִשְׁכַּח	אֲבִיוֹן	תִּקְוַת	אֲנִיִּים	תְּאֵבֵר	לְעַד:
किनकि	होइन	सदाको-लागि	बिर्सिनेछैन	दरिद्र	आशा	गरीबहरूको	दीनहरूको	नाश-हुनेछैन
H3808	H5331	H7911	H0034	H6035	H6041	H5703	H0006	

कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

קוֹמָה	יְהוָה	אֶל-	יָעַז	אֲנוֹשׁ	יִשְׁפֹּטוּ	גּוֹיִם	עַל-	פְּנֵי:
उठ्नुहोस्	हे-परमप्रभु	न	प्रबल-होस्	मानव	न्याय-गरियोस्	जातिहरूको	तपाईंको-उपस्थितिमा	तपाईंको-साम्ने
H3068	H0408	H5810	H0582	H8199	H6440			

हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच नदिनुहोस्।

שִׁיתָה	יְהוָה	מוֹרָה	לְהֵם	יָדְעוּ	גּוֹיִם	אֲנוֹשׁ	הַמָּה	סֵלָה:
नियुक्त-गर्नुहोस्	हे-परमप्रभु	भय	तिनीहरूमाथि	जानू	जातिहरूले	मानव	तिनीहरू	सेला
H7896	H3068		H1992	H3045	H0582	H1992	H5542	

मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जात्र सकुन तिनीहरू मनुष्य मात्र हुन्।